

दर्ता गर्नका लागि नोटहरू

नगद भुक्तान योजनाले एकातर्फ स्थानीय खपतलाई प्रोत्साहन र बढावा दिन्छ भने अर्कोतर्फ मानिसहरूको आर्थिक भार हटाउन लक्षित गर्दछ ।

योग्यता मापदण्ड

दर्ता गर्ने व्यक्तिले योजनाको योग्यता मापदण्ड पूरा गर्नुपर्छ, जस्तै, मार्च 31, 2021, दर्ता गर्ने व्यक्ति 18 वर्ष वा माथिको हुनुपर्छ र मान्य हङकङ स्थायी पहिचान कार्ड वा छूटको प्रमाणपत्र धारण गरेको हङकङ स्थायी निवासी हुनुपर्छ।

दर्ता र भुक्तानी

योग्यता मापदण्ड पूरा गरी पुष्टि भएका दर्ता हुने व्यक्तिहरूले भुक्तानी प्राप्त गर्नुहुनेछ। निजी परिस्थितिहरूको आधारमा, योग्य व्यक्तिहरूले उहाँहरूको स्थानीय हङकङ डलर निजी नामको बचत/हालको बैंक खाताहरूमा प्रत्यक्ष रूपमा बैंक ट्रान्सफरहरू गर्न बैंकहरू वा चेक भुक्तानीका लागि हङकङ पोस्ट मार्फत जुन 21, 2020 देखि डिसेम्बर 31, 2021 सम्म योजनामा दर्ता गर्न सक्नुहुनेछ।

दर्ता गर्ने च्यानलहरू

दर्ता गर्ने व्यक्तिहरूले निम्न च्यानलहरू मार्फत पूरा गरिएका दर्ताहरू पेश गर्न सक्नुहुनेछ-

बैंकहरू

विद्युतीय दर्ता

1. इ-बैंकिङ सेवा वा उपलब्ध भएमा, निर्दिष्ट गरिएको बैंकको वेबसाइट।

कागजी फारम

1. निर्दिष्ट गरिएको बैंकमा ड्रप-बक्सद्वारा; वा
2. निर्दिष्ट गरिएको बैंकको नाम उल्लेख गरिएको खाममा राखेर "GPO Box 182020, Hong Kong" मा पत्राचार गर्नुहोस् । यदि हङकङमा पोस्ट गरिएको हो भने खाममा टिकट टाँस्नु आवश्यक हुँदैन।

दर्ता गर्ने व्यक्तिको बैंक खातामा भुक्तान गरिनेछ

हङकङका हुलाक

कागजी फारम(इ- फारम पनि उपलब्ध छ)

1. कुनै पनि हुलाक कार्यालयमा ड्रप-बक्सद्वारा; वा
2. "GPO Box 182020, Hong Kong" मा पत्राचार गरिने गरी खाममा राख्नुहोस्। यदि हडकडमा पत्राचार गरिएको हो भने खाममा टिकट टाँस्नु आवश्यक हुँदैन।

सफलतापूर्वक दर्ता गर्ने व्यक्तिहरूलाई पत्राचार वा SMS मार्फत निर्दिष्ट गरिएको हुलाक कार्यालयमा गएर चेक बुझ्न सूचित गरिनेछ।

समयतालिका

दर्ता गर्ने व्यक्तिहरूले निम्न समयतालिका अनुसार ब्याचहरूद्वारा दर्ता गर्न सक्नुहुनेछ-

	जन्म वर्ष	दर्ता	भुक्तानी
विद्युतीय दर्ता (बैंकहरू)	कुनै ब्याच व्यवस्था नभएर पहिलो दुई हप्तामा दर्ता गरेका दर्ता गर्ने व्यक्तिहरूले एकै समयमा भुक्तानी प्राप्त गर्नुहुनेछ	जुन 21, 2020 देखि	जुलाई 6, 2020 देखि
कागजी फाराम (बैंकहरू र हडकडका हुलाक)	1955 वा सोभन्दा पहिले जन्म भएको	जुन 21, 2020 देखि	जुलाई 15, 2020 देखि
	1956-1970 मा जन्म भएको	जुलाई 5, 2020 देखि	जुलाई 29, 2020 देखि
	1971-2002 मा जन्म भएको	जुलाई 19, 2020 देखि	अगष्ट 12, 2020 देखि

सोधपूछहरू

दोभाषे सेवाको लागि, CHEER मा फोन गर्नुहोस्।